



गल्छी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
बैरनी धादिङ, बागमती प्रदेश, नेपाल



कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधी तथा सर्जिकल सामग्री खरिद सम्बन्धी शिलबन्दी दरभाउ-पत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०७७/०५/२९ गते

१. गल्छी गाउँपालिका, गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूलाई कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधी तथा सर्जिकल सामग्री खरिद गर्नको लागि शिलबन्दी दरभाउपत्र आह्वान गर्दछ ।

२. शिलबन्दी दरभाउपत्र पेश गर्न ईच्छुक र योग्य दरभाउपत्र दाताहरूले थप जानकारीको लागि वा शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम हेर्नको लागि गल्छी गाउँपालिका, बैरनी धादिङ, टेलिफोन: ०१०-४०३१५६ वा इमेल info@galchhimun.gov.np मा सम्पर्क राख वा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाईट www.bolpatra.gov.np/egp मा हेर्न सकिनेछ ।

३. विद्युतीय माध्यमबाट शिलबन्दी दरभाउपत्र पेश गर्न चाहने इजाजत प्राप्त इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले नविकरण गरिएको सम्बन्धित विषयको कारोबार गर्ने इजाजत प्राप्त कम्पनी दर्ता प्रमाणपत्र वा फर्म दर्ता प्रमाणपत्र, व्यवसायी प्रमाणपत्र, आयकर दर्ता प्रमाण पत्र तथा भ्याट दर्ता प्रमाणपत्र र २०७५/०७६ को कर चुक्ता गरेको प्रमाणको प्रमाणित प्रतिलिपीहरू संलग्न राखी सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाईट www.bolpatra.gov.np/egp बाट शिलबन्दी दरभाउपत्र सम्बन्धी कागजात डाउनलोड गर्न सक्नेछन् । विद्युतीय शिलबन्दी दरभाउपत्र पेश गर्न चाहने व्यक्ति, फर्म, संस्था वा कम्पनीले निम्न खातामा शिलबन्दी दरभाउपत्र कागजातको दस्तुर रु. १,००० रुपैयाँ (फिर्ता नहुने गरि) अनिवार्य जम्मा गर्नुपर्नेछ :
बैंकको नाम : ग्लोबल आई एम ई बैंक बैरनी धादिङ शाखा
कार्यालयको खाता नं : ८१०४०१००००००४
खाताको नाम : ग १.१ आन्तरिक राजस्व खाता गल्छी

४. शिलबन्दी दरभाउपत्रहरू २०७७/०६/०५ गतेको दिउँसो १२:०० बजे भित्र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाईट www.bolpatra.gov.np/egp माफत पेश गर्नुपर्नेछ ।

५. प्राप्त भएका शिलबन्दी दरभाउपत्रहरू २०७७/०६/०५ गते दिउँसो २:०० बजे उपस्थित हुन चाहने व्यक्ति, फर्म, संस्था वा कम्पनीका प्रतिनिधिहरूको रोहबरमा गाउँकार्यपालिकाको कार्यालय बैरनी धादिङमा खोलिनेछ । दरभाउ-पत्रदाता वा निजका प्रतिनिधिहरू उपस्थित नभए पनि शिलबन्दी दरभाउ-पत्र खोल्न बाधा पर्ने छैन । दरभाउ-पत्र खरिद गर्ने, दाखिला गर्ने र खोल्ने दिन बिदा पर्न गएमा सो सम्बन्धि कार्य तत्पश्चात कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिने छ । यस्तो अवस्थामा दरभाउपत्र तथा दरभाउपत्र जमानतको मान्य अवधि साविककै मितिदेखि गणना गरिनेछ ।

६. दरभाउपत्रको मान्य अवधि दरभाउपत्र खोलिएको दिनदेखि गणना हुने गरी कम्तिमा ४५ दिन हुनुपर्नेछ । दरभाउ पत्रको साथ रु ४० हजारको दरभाउ पत्र जमानत अनिवार्य रूपमा पेश गर्नुपर्नेछ र त्यस्तो दरभाउपत्र जमानतको मान्य हुने अवधि दरभाउपत्रको मान्य अवधिभन्दा कम्तिमा पनि ३० दिन बढीहुनु पर्नेछ । दरभाउ पत्रदाताले जमानत बापत नगदै राख्न चाहेमा

बैंकको नाम : ग्लोबल आई एम ई बैंक बैरनी धादिङ शाखा
कार्यालयको खाता नं : ८१०१०१००००१९१
खाताको नाम : ग ३ धरौटी खाता गल्छी

मा रकम जम्मा गर्न सकिनेछ वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकको बैंक ग्यारेन्टी दरभाउ-पत्र साथ पेश गर्नुपर्नेछ ।

७. दरभाउ-पत्रदाताले कबुल गरेको प्रत्येक आइटमको दररेटलाई अंक र अक्षरमा प्रष्ट उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा उल्लेखित दररेटमा भिन्नता भएमा अक्षरमा लेखिएको दररेटलाई मान्यता दिईने छ । दरभाउ-पत्र फाराममा केरमेट भएको ठाउँमा सहीछाप नगरेको पाइएमा मान्यता दिईने छैन । कार्यालयले जारी गरेको दरभाउ-पत्रमा कुनै शर्त राखी पेश गरेमा मान्य हुने छैन । रीत नपुगेको दरभाउ-पत्र उपर कुनै कारवाही गरिने छैन ।

८. सप्लाई हुने औषधि WHO/GMP सर्तिफिकेट प्राप्त कम्पनीहरूबाट उत्पादित भएको हुनुपर्ने र प्रत्येक प्याकेटको बाहिर उत्पादन मिति, म्याद समाप्त मिति र ब्याच नम्बर स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्नेछ । साथै सप्लाई गरिने औषधीजन्य तथा सर्जिकल सामग्रीहरूको म्याद सम्बन्धमा उक्त औषधीजन्य सामग्रीहरूकोको Manufacturing Date बाट Expiry Date कम्तीमा १८ महिना बाँकी हुँदा स्टोर दाखिला हुनु पर्नेछ । सो भन्दा घटी म्याद भएका औषधीजन्य सामग्रीहरू कुनै पनि हालतमा बुझिदिईने छैन । तर कुनै औषधीजन्य सामग्रीहरूको जम्मा Expiry Date १८ महिना भन्दा कम हुने अवस्थामा जम्मा Expiry Date को ७५% म्याद बाँकी हुँदा दाखिला गर्न सकिनेछ ।

९. यस सूचनामा उल्लेख हुन छुट भएका कुराहरू सार्वजनिक खरिद ऐन, २०६३ (संसोधन सहित) र सार्वजनिक खरिद नियमावली, २०६४ (संसोधन सहित) तथा प्रचलित नेपाल कानून अनुसार हुनेछ ।

ठेका नं.	कार्य विवरण	दरखास्त दस्तुर	लागत अनुमान (मु.अ. कर तथा अन्य सरकारी कर सहित)	धरौटी रकम	दरभाउ पत्र दाखिला गर्ने अन्तिम मिति	दरभाउ पत्र खोलिने अन्तिम मिति
GRM/03/077/78	कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधी तथा सर्जिकल सामग्री खरिद	१,०००	१५,६२,२२५/-	४०,०००/-	२०७७/०६/०५ गते दिउँसो १२:०० बजे	२०७७/०६/०५ गते दिउँसो २:०० बजे

प्रमुख प्रशासकीय अधिकृत